




# आर्थिक बर्ष २०८२/०८३ को विनियोजन ऐन



परिवर्तन गाउँपालिका  
रोल्पा जिल्ला  
लुम्बिनी प्रदेश  
२०८२

# स्थानीय तहको विनियोजन ऐन

## परिवर्तन गाउँपालिकाको विनियोजन सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको बिधेयक

परिवर्तन गाउँपालिकाको आर्थिक बर्ष २०८२/०८३ को सेवा र कार्यहरुको लागि स्थानीय सञ्चितकोष बाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

सभा बाट स्वीकृत मिति :-२०८२ /०३/१०

### प्रस्तावना :-

परिवर्तन गाउँपालिकाको आर्थिक बर्ष २०८२/०८३ को सेवा र कार्यहरुको लागि सञ्चितकोष बाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२९ को उपधारा (२) बमोजिम परिवर्तन गाउँपालिकाको सभाले यो ऐन बनाएको छ ।

### १. संक्षिप्त नाम र प्रारम्भ :-

- (१) यस ऐनको नाम “परिवर्तन गाउँपालिकाको विनियोजन ऐन २०८२” रहेको छ ।
- (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

### २. आर्थिक बर्ष २०८२/०८३ को निमित्त सञ्चितकोष बाट रकम खर्च गर्ने अधिकार :-

(१) आर्थिक बर्ष २०८२/०८३ को निमित्त गाउँपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त अनुसूची (१) मा उल्लेखित चालू खर्च, पूँजीगत खर्च र आ ब ०८२/०८३ मा अल्या हुन आउने अनुमानित रकम १,५०,००,०००/- अक्षरूपी एक करोड पचास लाख रुपैया मात्र, आन्तरिक आय प्रक्षेपण अनुमानित आय रु ३६,००,०००/- अक्षरूपी छत्तिस लाख रुपैया मात्र र बित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु. ४६,०६,४६,३२०/- (अक्षरूपी अर्चालिस करोड आठ लाख अर्चालिस हजार तीन सय विस रुपैया मात्र) गरी कुल जम्मा रु ४९,९४,४६,३२०/- अक्षरूपी उनान्चास करोड चौरानव्य लाख अर्चालिस हजार तीन सय विस रुपैया मात्रमा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोष बाट खर्च गर्न सकिनेछ ।

### ३. विनियोजन :-

- (१) यस ऐनद्वारा सञ्चितकोष बाट खर्च गर्न अधिकार दिएको रकम आर्थिक बर्ष २०८२/०८३ को निमित्त परिवर्तन गाउँ कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरिनेछ ।
- (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरेको रकम मध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँ कार्यपालिकाले बचत हुने शीर्षक बाट अपुग नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको

१० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरु बाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजीगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र ब्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षक तर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्च तर्फ विनियोजन रकम ब्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन । तर चालू तथा पूँजीगत खर्च र वित्तीय व्यवस्थाको खर्च ब्यहोर्न एक स्रोत बाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

- (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको १० प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न परेमा गाउँ सभाको स्वीकृति लिनु पर्नेछ ।

## अनुसूची १

### दफा २ संग सम्बन्धित

नेपालको संविधानको धारा २२९ (२) बमोजिम  
संचित कोष बाट विनियोजन हुने जम्मा रकम  
रु. ४९,९४,४८,३२०।००

क.सं	अनुदान संख्या	शीर्षकको नाम	चालू खर्च	पुँजीगतखर्च	वित्तीय व्यवस्था	जम्मा
१		गापा कार्यालय, वडा समिति, विषयगत समिति	१०,९८,१०,३२०।००	१०,४२,३८,०००।००	०	२१,४०,४८,३२०।००
२		संघीय सरकार बाट हस्तान्तरित	१९,०५,००,०००।००	७,३९,००,०००।००	०	२६,४४,००,०००।००
३		प्रदेश सरकार बाट हस्तान्तरित	००।००	२,१०,००,०००।००	०	२,१०,००,०००।००
कुल जम्मा			३०,०३,१०,३२०।००	१९,९१,३८,०००।००		४९,९४,४८,३२०।००